

अपडेट: भर्मन्टले जोन्सन एन्ड जोन्सन (Johnson & Johnson) खोपको प्रयोगमा रोक लगाएको छ

- अमेरिकामा लगाइएको 68 लाख भन्दा बढी डोज J&J खोपमध्ये अमेरिकामा 6 जनामा (0.00009%) एक गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएपछि मङ्गलवार, 4/13/21 को दिन [CDC र FDA ले जोन्सन एन्ड जोन्सन COVID-19 खोपको प्रयोगमा रोक लगाउन सिफारिस जारी गर्‍यो](#) ।
- समस्या देखिएका सबै छ जना व्यक्ति नै 18-48 वर्ष उमेरका महिलाहरू थिए र उनीहरूमा J&J खोप लगाएको 6-13 दिनभित्र उक्त समस्या देखिएको थियो ।
- आजसम्म, भर्मन्टमा J&J खोप लगाउनेहरूमा यस प्रकारको रगत जम्ने कुनै समस्या देखिएको छैन ।
- गम्भीर रगत जम्ने समस्या अत्यन्त थोरै मानिसमा देखा परेको भए पनि CDC र FDA सबै हिसाबले खोपको सुरक्षा र पारदर्शिताका लागि प्रतिबद्ध छन् ।
- खोप अभ्यासहरूसम्बन्धी सल्लाहकार समिति (ACIP) अर्थात् चिकित्सा र जनस्वास्थ्य विशेषज्ञहरूको समूहले बुधवार, अप्रिल 14 का दिन उपलब्ध सबै डेटाको समीक्षा गर्न बैठक बस्नेछ र सिफारिसहरू गर्ने छ । यस बैठकमा आमजनता सहभागी हुन सक्ने छन् ।
- यो रोकका सल्लाहकार समितिलाई बैठक बस्नको लागि समय दिन आवश्यक थियो । यसले FDA, CDC र राज्यहरूलाई खोप लगाएपछि लगभग एक वा दुई हप्तासम्म सम्भावित रगत जम्ने लक्षणहरूको बारेमा सन्देश दिन पनि समय उपलब्ध गराउँछ र स्वास्थ्य सेवा पेशाकर्मीहरूलाई यस दुर्लभ समस्याको मूल्याङ्कन र उपचार कसरी गर्ने भन्ने बारेमा जात्रको लागि अनुमति दिन्छ ।
- खोप लगाउने बित्तिकै केही समयका लागि टाउको दुख्ने, मांसपेशी दुख्ने, काम छुट्ने, ज्वरो आउने जस्ता साइड इफेक्टहरू देखिनु सामान्य कुरा हो ।
- तथापि, यदि तपाईंले गत महिनाभित्र J&J COVID-19 खोप लगाउनुभएको छ र **गम्भीर प्रकृतिको टाउको दुख्ने, पेट वा गोडा दुख्ने वा स्वाँस्वाँ हुने समस्या अनुभव गर्दै हुनुहुन्छ भने आफ्नो स्वास्थ्यसेवा प्रदायकलाई सम्पर्क गर्नुहोस् र तुरुन्तै उपचार गराउनुहोस्** । यी लक्षणहरू खोपपछि तुरुन्तै देखिँदैनन् ।
- हामीलाई थप जानकारी नभएसम्म, हामी अप्रिल, 23, शुक्रबारसम्म J&J खोप लगाउनका लागि अपोइन्टमेन्ट लिएका मान्छेहरूलाई सम्पर्क गरेर उनीहरूलाई पुनः समय मिलाइरहेका छौं ।
- राज्यको दर्ता प्रणालीमार्फत यस हप्ता अपोइन्टमेन्ट लिएका भर्मन्टबासीहरूलाई भविष्यका मितिहरूमा 2-डोज खोपको लागि समय मिलाउने विकल्प प्रदान गरिने छ । हामीलाई J&J फेरि कहिले उपलब्ध हुन्छ भन्ने बारेमा थप जानकारी प्राप्त भएपछि, मानिसहरूले J&J खोपको लागि अपोइन्टमेन्ट लिन सुरु गर्न सक्नेछन् भन्ने हामीले अपेक्षा राखेका छौं ।
- भर्मन्टबासीहरूको लागि यसले अर्थ राख्छ भनेर बुझ्न हामी हाम्रो संघीय र प्रान्तीय साझेदारहरूसँग सहकार्य गरिराख्छौं र हामीले नयाँ जानकारी पाउने बित्तिकै सामाजिक सञ्जालमा अपडेट गर्नेछौं ।
- तपाईंलाई अनलाइनमार्फत नयाँ अपोइन्टमेन्ट लिन कठिनाइ भइरहेको छ भने तपाईंले 855-722-7878 मा हामीलाई कल गर्नुभयो भने हामी तपाईंलाई छिटै अपोइन्टमेन्ट लिन मद्दत गर्न सक्ने छौं ।